

लागि: **UW–Madison** का सबै कर्मचारीहरू

बाट: कुलपतिको कार्यालय

विषय: क्याम्पसमा **COVID** को अपडेट: बालबच्चा हेरचाह लचिलोपना सम्बन्धी सूचना

मिति: डिसेम्बर ३१, २०२१

हाम्रा सबै **UW–Madison** कर्मचारीहरू,

हिजो, डिसेम्बर ३० मा, **Madison Metropolitan School District** ले जनवरी ६ सम्म पढाइ सुचारु नगर्ने र सो मितिमा केही समयको लागि भर्चुअल कक्षाहरूमा सर्ने घोषणा गर्‍यो । हामी हाम्रो वरपरको क्षेत्रका अन्य विद्यालय जिल्लाहरूको कार्यहरू नजिकबाट निगरानी गरिरहेका छौं; यस समयमा, हामीलाई अन्य क्षेत्रका स्कूल जिल्लाहरूले यस्तै घोषणाहरू गरेको थाहा छैन ।

स्कूलका अधिकारीहरूले डेन काउन्टीमा **COVID-19** केसहरू बढेको कारण **K-12** तालिकामा बनाएका बदलहरूले घरमा विद्यार्थीहरू भएका हाम्रा कर्मचारीहरूलाई प्रभाव पार्नेछ भन्ने कुरा हामीले बुझेका छौं ।

कर्मचारीहरूलाई समर्थन गर्न र यी चुनौतीहरूलाई कम गर्न, सम्भव र उपयुक्त हुँदा कर्मचारीहरूलाई कार्यस्थलमा लचिलोपना प्रदान गर्न जारी राख्न विश्वविद्यालयले युनिटहरूलाई सम्झाउँदै छ ।

यदि तपाईं काम र बालबच्चा हेरचाह (वा वृद्ध हेरचाह) जिम्मेवारीहरू सन्तुलनमा राख्न सहयोग खोज्ने कर्मचारी हुनुहुन्छ भने, हामी तपाईंलाई आफ्नो सुपरभाईजर, विभाग अध्यक्ष वा स्थानीय मानव संसाधनका सम्पर्कसँग कुरा गर्न प्रोत्साहन गर्दछौं ।

कार्यस्थल लचिलोपनाहरूमा सम्भव भएसम्म घरेबाट काम, वैकल्पिक काम गर्ने हप्ताहरू, बदलन मिल्ने कामको समय, पुनः नियुक्ति (*reassignment*), र अन्य विकल्पहरू समावेश हुन सक्दछन । प्रत्येक कर्मचारीको सरोकार कर्तव्य, कार्य वातावरण, र कार्यस्थल आवश्यकताहरूको आधारमा व्यक्तिगत रूपमा मूल्याङ्कन गरिनेछ ।

पारिवारिक हेरचाह विकल्प, संसाधन र सम्पर्कहरूको बारेमा पूरा जानकारीको लागि, यो वेबसाईट हेर्नुहोला:

<https://hr.wisc.edu/covid19/family-caregiving/>

अर्को हिसाबमा, विश्वविद्यालयले कर्मचारीहरूको लागि धेरै बिदा विकल्पहरू पनि प्रदान गर्दछ:

<https://hr.wisc.edu/covid19/leave/>

**UW–Madison** ले डिसेम्बर २३ मा फाइनल जाँचाहरूको अन्त्यमा जाडो महिनाको बिदा शुरू गर्‍यो र जनवरी २५ मा वसन्त सेमेस्टर शुरू गर्नेछ । सामान्य व्यवसायको लागि क्याम्पस खुला छ र यस समयमा क्याम्पस सञ्चालनहरूमा कुनै बदल आएका छैनन् ।

नयाँ जानकारी र जनस्वास्थ्य निर्देशनहरू आउना साथ **UW** का अगुवाहरूले योजना र नीतिहरूको नियमित रूपमा मूल्याङ्कन गर्न जारी राखेका छन् । हामी सेमेस्टर शुरू हुने अघि क्याम्पस परीक्षण योजना र प्रोटोकलहरूको बारेमा थप जानकारी उपलब्ध हुने बित्तिकै प्रदान गर्नेछौं ।

अन्त्यमा, *COVID-19* भाइरसको अझै सङ्क्रामक संस्करणहरू हाम्रो समुदायमा चिन्ताको विषय बनेको क्रममा हामी तपाईंलाई नयाँ परामर्शहरू बारे सचेत रहन आग्रह गर्दछौं: चिसो लाग्ने वा फ्लू जस्तो लक्षणहरू देखा परेमा काममा नआउनुहोस् र [UHS](#) मार्फत वा [समुदायमा](#) परीक्षण गर्नुहोस्; योग्य हुनुहुन्छ भने आफ्नो बूस्टर खोप लगाउनुहोस्; राम्रोसँग अट्ने मास्क लगाउनुहोस्; यो नयाँ वर्ष सकेसम्म सुरक्षित रूपमा मनाउने र [पोजिटिभ देखिनेहरूका लागि हालसालैको मार्गदर्शनहरूको](#) बारेमा सचेत रहनुहोस् ।

हालसालैका अपडेटहरूको लागि, कृपया यो वेबसाईट हेर्दै गर्नुहोला: <https://covidresponse.wisc.edu/>

हामी तपाईंलाई नयाँ वर्षको शुभकामना दिँदै *UW–Madison* मा तपाईंको सेवाको लागि धन्यवाद भन्न चाहन्छौं ।

कुलपतिको कार्यालय